

## फुकुओका कोरोना चेतावनी जारीबारे

2021 साल जुलाई 28 तारिख (बुधबार) जारी

आजजिल्लाको नोभल कोरोना नियन्त्रण तथा रोकथाम मुख्यालयद्वारा "फुकुओका कोरोना चेतावनी" जारी तथा सम्पूर्ण जिल्लावासी र व्यापारव्यवसाय सञ्चालकहरूलाई गरिने अनुरोधको निर्णय गरिएको छ।

हामीले जुलाई 15 तारिख (बिहीबार), "फुकुओका कोरोना चेतावनी" को समीक्षा गरी, संक्रमण स्थिति तथा चिकित्सा सेवा प्रणालीबारे नियाल्दै आइरहेका छौं। हालको स्थितिलाई "फुकुओका कोरोना चेतावनी" को 3 वटा संकेतहरूसँग दाँजेर हेर्ने हो भने

- ① नयाँ संक्रमितको संख्या, 7 दिनको गतिमान औसतबढ्ने क्रममा छ र जुलाई 22 तारिख (बिहीबार) पछि, 3 दिनको गतिमान औसतचेतावनी जारीको गाइडलाइन, जुन 100 जना हो त्यसलाई नाघिसकेको छ। हाल जुलाई 27 तारिख (मंगलबार) को दिन 190.0 जना वृद्धि।
- ② जुलाई 24 तारिख (शनिबार) पछि बिरामीको बेडको प्रयोग दर, गाइडलाइनको 15% भन्दा बढी भई, हाल जुलाई 27 तारिख (मंगलबार) 15.7% रहेको छ।
- ③ गम्भीर बिरामीको बेडको प्रयोग दर गाइडलाइन अनुसार 10% हो र हाल जुलाई 26 तारिख (सोमबार) यो दर 4.4%

रहेको छ। गम्भीर बिरामीको बेडको प्रयोग दर बाहेक 2 वटा संकेतहरू चेतानेको

गाइडलाइन भन्दा बढी भइसकेको छ।

यसका साथै

- 64 वर्ष वा सोभन्दा कमका व्यक्तिहरूलाई भ्याक्सिन लगाउन सुरु भए लगत्तै निरन्तर नयाँ संक्रमितको संख्यामा उल्लेखनीय रूपमा वृद्धि तथा अवस्था गम्भीर हुने चिन्ता
- जुलाईको प्रारम्भिक अवधिको डेल्टा भेरिएन्टबाट संक्रमितको अनुपात 16.4% बाट हालसालै 31.2% सम्म वृद्धि
- तीव्र गतिमा संक्रमण फैलिरहेको टोक्यो वरिपरिको क्षेत्र र कान्साइ क्षेत्रबाट आउने व्यक्ति लगायत मान्छेको संख्यामा वृद्धि
- गर्मी बिदा र ओबोन जस्ता मान्छेको आवतजावत बढ्ने अवधि

जस्ता कारणहरूले गर्दा, हालको प्रवृत्ति जारी रहेमा चौथो लहरलाई नन्ने गरी संक्रमण फैलिने र चिकित्सा सेवा प्रणालीमा पर्ने भार तीव्र गतिमा बढ्ने जस्ता कुराहरूबारे हामी चिन्तित छौं।

# फुकुओका कोरोना चेतावनी जारी



सम्पूर्ण जिल्लावासी र व्यापारव्यवसाय सञ्चालकहरूलाई फेरि घर बाहिर नजाने र व्यापार समय छोट्याउने जस्ता कडा उपायहरू अपनाउनुहुन अनुरोध गर्नु परेकोमा हामीलाई अत्यन्तै दुःख लागेको छ। कृपया यी कुराहरूलाई बुझेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।

**【सम्पूर्ण जिल्लावासीहरूलाई अनुरोध】**

**प्रान्तवासी महानुभावहरूलाई अनुरोध**

विशेष गरी बेलुकाको 9  
बजे पछि कडाइका साथ  
पालना गर्ने

**दिनको समयमा समेत अत्यावश्यक  
कामबाहेक अनावश्यक रूपमा  
घरबाहिर ननिस्कन संयमित हुने**



अवधि: जुलाई 29 तारिख (बिहीबार) देखि अगस्ट 29 तारिख (आइतबार) सम्म।

•सङ्कटकालमा अपनाइने उपायहरू कार्यान्वयन क्षेत्र  
•सङ्क्रमण फैलावट रोकथाम तथा नियन्त्रण आदिका  
महत्त्वपूर्ण उपायहरू कार्यान्वयन क्षेत्र आदि

## सङ्क्रमण फैलिरहेको क्षेत्रहरूमा अनावश्यक तथा तत्काल नगरे पनि हुने कामको लागि आवतजावत नगर्ने

सङ्कटकाल घोषणा गरिएका क्षेत्र आदि भएको जिल्लामा आवतजावत नगरीकन नहुने

अवस्था आएको खण्डमा, प्रस्थान स्थल वा आगमनस्थानको विमानस्थल आदिमा गरिने

PCR जाँच आदिको उपयोग गर्नुहोस्।

गर्मी बिदा सुरु भई, भ्रमण र मनोरञ्जन आदिको योजना भएका व्यक्तिहरू पनि धेरै

हुनुहुन्छ होला। तत्काल परिवर्तन गर्दा रद्द शुल्क लाग्ने कुराको पनि विचार गरेर आज

अथवा भोलि नै परिवर्तन गर्न माग गर्दैनौं तर पूर्ण रूपमा सङ्क्रमण नियन्त्रण तथा

रोकथामका उपायहरू अपनाई, होसियारीताका साथ कामकुरा गर्नुहुन अनुरोध गर्दछौं।

खानपिनका व्यवसायहरू (रेस्टुरेन्ट) आदिलाई व्यापारको समय छोड्नु अनुरोध

गरिएको अगस्त 1 तारिख (आइतबार) देखि अनावश्यक तथा तत्काल नगरे पनि हुने

कामको लागि घर बाहिर नजाने कुराको कडाइका साथ पालना गर्नु अनुरोध गर्दछौं।



बेलुकाको 9 बजे पछि खानपिनका व्यवसायहरू (रेस्टुरेन्ट आदि) मा आवतजावत नगर्ने



सडक र पार्कमा समूहमा खानपिन नगर्ने



	रेस्टुरेन्ट आदिले पालना गर्नुपर्ने कुराहरू	प्रयोगकर्ताले पालना गर्नुपर्ने कुराहरू
रेस्टुरेन्ट र इजाकाया आदि	<ul style="list-style-type: none"> <li>○ प्रयोगकर्ताबीच भौतिक दूरी कायम गर्ने आदि</li> <li>• ग्राहकहरूलाई एकआपसमा सीधै अगाडिको सिटमा नबसाली सिटहरूबीच 1m को दूरी कायम राख्ने अथवा टेबुलमाथि एक्रिलिक बोर्ड आदि राखेर छुट्याउने।</li> <li>• टेबुलहरूबीच 1m को दूरी राख्ने वा एक्रिलिक बोर्डले छुट्याउने।</li> <li>• काउन्टरमा सिटहरूबीच 1m वा सोभन्दा धेरै दूरी कायम राख्ने अथवा काउन्टर टेबुलमाथि एक्रिलिक बोर्ड आदि राखेर छुट्याउने।</li> <li>○ पसलभित्रको हावा पटक-पटक ताजा बनाउने</li> <li>• प्रत्येक 30 मिनेटमा 5 मिनेटजति 2 फरक दिशाको ड्र्याल पूरै खुल्ला राख्ने आदि गरेर पूर्ण रूपले पसलभित्रको हावा ताजा बनाउने।</li> <li>○ प्रयोगकर्तालाई आह्वान गर्ने आदि</li> <li>• खानपिन गर्ने बेलाबाहेक पनि सधैं मास्क लगाउन प्रोत्साहित गर्ने।</li> <li>• पसलमा आएको बेला शारीरिक तापक्रम नाप्न र हात कीटाणुशोधन गर्न प्रोत्साहित गर्ने।</li> <li>• प्रयोगकर्ताहरूले एकअर्काको गिलास वा कचौरामा मदिरा नथप, फरक-फरक मान्छेहरूले एउटै गिलास वा कचौराबाट पिउने र ठूलो स्वरले बोल्नेजस्ता सडकमणको जोखिम उच्च पार्ने खालका व्यवहार नगर्ने।</li> <li>• लामो समय (2 घण्टाभन्दा धेरै) रेस्टुरेन्ट प्रयोग नगर्ने।</li> <li>• एउटा ग्रुपका धेरै जना व्यक्ति दुई वटाभन्दा धेरै टेबुलमा छुट्टिएर बसेको बेला एउटा टेबुलबाट अर्को टेबुलमा नजाने।</li> </ul>	<ul style="list-style-type: none"> <li>○ बुकिङ गर्ने बेला</li> <li>• सडकमण रोकथाम घोषणा स्टिकर अथवा सडकमण रोकथाम मार्क टाँसेर देखाउने पसल प्रयोग गर्ने, जहाँ प्रयोगकर्ताबीचको भौतिक दूरी कायम राख्ने र पसलभित्रको हावा पटक-पटक ताजा बनाउने आदि उपायहरू राम्रोसँग अपनाइरहेको छ।</li> <li>○ प्रयोग गर्ने बेला</li> <li>• प्रयोग गर्ने रेस्टुरेन्ट आदिले अपनाउने सडकमण रोकथाम उपायहरू पालना गरी सहयोग गर्ने।</li> <li>• खानपिन गर्ने बेलाबाहेक पनि मास्क लगाउने।</li> <li>• पसलमा आएको बेला शारीरिक तापक्रम नाप्न र हात-आँलाको कीटाणुशोधन गर्ने।</li> <li>• प्रयोगकर्ताहरूले एकअर्काको गिलास वा कचौरामा मदिरा थपे, फरक-फरक मान्छेहरूले एउटै गिलास वा कचौराबाट पिउने र ठूलो स्वरले बोल्नेजस्ता सडकमणको जोखिम उच्च पार्ने खालका व्यवहार नगर्ने।</li> <li>• लामो समय (2 घण्टाभन्दा धेरै) रेस्टुरेन्ट प्रयोग नगर्ने।</li> <li>• एउटा ग्रुपका धेरै जना व्यक्ति दुई वटाभन्दा धेरै टेबुलमा छुट्टिएर बसेको बेला एउटा टेबुलबाट अर्को टेबुलमा नजाने।</li> </ul>

<p>घरमा हल</p>	<p>○ प्रयोगकर्ताबीच भौतिक दूरी कायम गर्ने आदि</p> <ul style="list-style-type: none"> <li>• खानाको व्यवस्था गरिन्छ भने हलमा अटने सङ्ख्याको 50% सम्ममा सीमित बनाउने।</li> <li>• खानाको व्यवस्था गरिन्छ भने बसेर खाने प्रबन्ध गर्ने। (उभिएर खाने प्रबन्ध नगर्ने)</li> <li>• ग्राहकहरूलाई एकआपसमा सीधै अगाडिको सिटमा नबसाली सिटहरूबीच 1m को दूरी कायम राख्ने अथवा टेबलमाथि एकिलिक बोर्ड आदि राखेर छुट्याउने।</li> <li>• टेबलहरूबीच 1m को दूरी राख्ने वा एकिलिक बोर्डले छुट्याउने।</li> <li>• वक्ता (मञ्च) र सहभागीहरूको बीचमा 2m भन्दा धेरै दूरी कायम गर्ने अथवा एकिलिक बोर्ड आदि राखेर छुट्याउने।</li> </ul> <p>○ पसलभित्रको हावा पटक-पटक ताजा बनाउने</p> <ul style="list-style-type: none"> <li>• भन्टिलेसन मेसिनले वा ढोका खुल्लै राखेर हलभित्रको हावा ताजा बनाउने।</li> </ul> <p>○ प्रयोगकर्तालाई आह्वान गर्ने आदि</p> <ul style="list-style-type: none"> <li>• आयोजकलाई सहभागीहरूको जानकारी तिइराख्नको लागि अग्रिम दर्ता प्रणाली आदि प्रयोग गर्न भन्ने।</li> <li>• खानपिन गर्ने बेलाबाहेक अरू समयमा मास्क लगाउन पसलमा घोषणा आदिद्वारा प्रोत्साहित गर्ने।</li> <li>• पसलमा आएको बेला शारीरिक तापक्रम नाप्न र हात कीटाणुशोधन गर्न प्रोत्साहित गर्ने।</li> <li>• प्रयोगकर्ताहरूले एकअर्काको गिलास वा कचौरामा मदिरा नथप्न, फरक-फरक मान्छेहरूले एउटै गिलास वा कचौराबाट पिउने र ठूलो स्वरले बोल्नेजस्ता सङ्क्रमणको जोखिम उच्च पार्ने खालका व्यवहार नगर्ने।</li> <li>• लामो समय (2 घण्टाभन्दा धेरै) पसलमा नबिताउन आग्रह गर्ने।</li> <li>• एउटा टेबलबाट अर्को टेबलमा नजान आग्रह गर्ने।</li> </ul>	<p>○ बुकिङ गर्ने बेला</p> <ul style="list-style-type: none"> <li>• आयोजकले सहभागी हुने अनुमान गरिएको सङ्ख्याको आधारमा सहभागी व्यक्तिबीचको दूरी (सिटमा बसेको बेला 1m वा सोभन्दा धेरै) कायम गर्न सक्नेजतिको ठूलो हल चयन गर्ने।</li> <li>• खानाको व्यवस्था गरिन्छ भने हलमा अटने सङ्ख्याको 50% सम्ममा सीमित पार्ने।</li> <li>• उभिएर खाने प्रबन्ध नगर्ने।</li> </ul> <p>○ प्रयोग गर्ने बेला</p> <ul style="list-style-type: none"> <li>• प्रयोग गर्ने पार्टी हलले अपनाउने सङ्क्रमण रोकथाम उपायहरू पालना गरी सहयोग गर्ने।</li> <li>• खानपिन गर्ने बेलाबाहेक अरू बेलामा पनि मास्क लगाउने।</li> <li>• पसलमा आएको बेला शारीरिक तापक्रम नाप्न र हात-आँलाको कीटाणुशोधन गर्ने।</li> <li>• प्रयोगकर्ताहरूले एकअर्काको गिलास वा कचौरामा मदिरा थप्ने, फरक-फरक मान्छेहरूले एउटै गिलास वा कचौराबाट पिउने र ठूलो स्वरले बोल्नेजस्ता सङ्क्रमणको जोखिम उच्च पार्ने खालका व्यवहार नगर्ने।</li> <li>• लामो समय (2 घण्टाभन्दा धेरै) पार्टी हलको प्रयोग नगर्ने।</li> <li>• एउटा टेबलबाट अर्को टेबलमा नजाने।</li> </ul>
--------------------	--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------	-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

मान्छेको संख्या जतिसुकै भए तापनि, संक्रमण नियन्त्रण तथा रोकथामका उपायहरू पर्याप्त नभएको खण्डमा, संक्रमणको जोखिम बढ्छ। जिल्लाद्वारा जनाइएको "संक्रमणको जोखिमबाट जोगिने खानपिनका व्यवसायहरू (रेस्टुरेन्ट) आदिको प्रयोगबारे" को पालना गर्नुहोस् र संक्रमण नियन्त्रण तथा रोकथामका उपायहरू पर्याप्त नभएको खण्डमा, खानपिन नगर्नुहोस्।

## रेस्टुरेन्ट प्रयोग गर्दा

⚠ खानपिन गर्दा 2 घण्टासम्म मात्र

⚠ कुराकानी गर्दा मास्क अनिवार्य र ठूलो स्वरले बोल्न निषेध



खुला ठाउँमा (भवन बाहिर) बारबिक्यु वा व्यक्तिगत निवासमा खानपिनको बेला पनि यी  
उपायहरू अपनाउनुहुन अनुरोध गर्दछौं।

**【खानपिनका व्यवसायहरू (रेस्टुरेन्ट आदि) का सबैलाई अनुरोध】**

**रेस्टुरेन्टको व्यापार समय छोट्याउने**

अगस्त 1 तारिख (आइतबार)~अगस्त 29 तारिख (आइतबार)

**बिहान 5 बजे ~ बेलुका 9 बजे**

मादक पदार्थ बिक्री-वितरण

अर्डर स्टप बेलुकाको **8:30**

ग्राहकलाई बिहानको 11 बजेदेखि मदिरा प्रदान गर्न सकिन्छ र लास्ट अर्डर बेलुकाको

8:30 बजेसम्ममा लिनुपर्नेछ।

[उपायहरू लागू हुने इलाका  
प्रान्तभित्रको सम्पूर्ण क्षेत्र]

मुख्य व्यापारको रूपमा  
खानपिनको सेवा प्रदान गरी  
काराओके सुविधाको सेवा  
पनि प्रदान गर्ने पसल  
(सक, काराओके क्याफे आदि)  
※काराओके-बक्सबाहेक

काराओके सुविधाको प्रयोग  
नगर्न संयमित हुने

संक्रमण नियन्त्रण तथा रोकथामका उपायहरूको रूपमा ग्राहकको सिटहरू बीच 1m को  
दूरी कायम राख्ने अथवा एक्रिलिक बोर्ड राख्ने जस्ता जिल्लाद्वारा जनाइएको "संक्रमणको  
जोखिमबाट जोगिने खानपिनका व्यवसायहरू (रेस्टुरेन्ट) आदिको प्रयोगबारे" को पालना  
गर्नुहोस्।

रेस्टुरेन्टलाई सहयोग रकम

बिक्री रकमअनुसार 25~75  
हजार येन/दिन

※तल्लोला कम्पनीलाई दुवैमा बिक्री रकममा भएको हिस रकमअनुसार अधिकतम 2 लाख येन/दिन

सहयोग रकमको अग्रिम भुक्तानी

विगतमा सहयोग रकम प्राप्त गरेको रेकर्ड भएका खानपिनका व्यवसायहरू (रेस्टुरेन्ट)  
आदिलाई सहयोग रकमको केही अंश (50 हजार येन) अग्रिम भुक्तानी



अग्रिम भुक्तानी गरिने अनुदान रकम 50 हजार येन (25 हजार येन×20 दिन) हो र  
अन्तर रकम यो आवेदन दिँदा थपेर भुक्तानी गरिनेछ। अग्रिम भुक्तानी गरिने अनुदान  
रकमको आवेदन अगस्ट 1 तारिखदेखि लिन सुरु गरिने योजना छ। विस्तृत विवरण अलग्गै  
जानकारी गराइनेछ। यो अग्रिम भुक्तानी प्रणालीको उपयोग गरी, नगद प्रवाहमा कठिनाइ  
भइरहेका सम्पूर्ण व्यापारव्यवसाय सञ्चालकहरूलाई पनि अनुरोधप्रति सहयोग गरिदिनुहुन  
अनुरोध गर्दछौं।

**【ग्राहक जम्मा हुने सुविधाहरूलाई प्रयास गर्नुहुन गरिएको अनुरोधहरू】**

ग्राहक जम्मा हुने सुविधाहरूलाई प्रयास गर्नुहुन गरिएको अनुरोधहरू  
व्यापार समय छोट्याउन अनुरोध

अगस्ट 1 तारिख (आइतबार)~अगस्ट 29 तारिख (आइतबार)

## बेलुकाको 9 बजेसम्म

व्यापार समय बिहानको 5 बजेदेखि बेलुकाको 9 बजेसम्म र बिहानको 11:00 देखि  
बेलुकाको 8:30 बजेसम्मको अवधिमा मात्र ग्राहकलाई मदिरा प्रदान गर्नुहुन अनुरोध  
गर्दछौं। सुविधा भित्र भिड नहुने गरी, कडाइका साथ दर्शकहरूको व्यवस्थापन तथा  
मार्गदर्शन पनि गर्नुहुन अनुरोध गर्दछौं।

【ब्यापारव्यवसाय सञ्चालकहरूलाई अनुरोध】

कार्यस्थलमा जाने

कार्यस्थलमा आउने कामदारको  
सङ्ख्या 70% घटाउने

- घरबाट अफिसको काम गर्ने (टेलिर्वर्क)-को उपयोग अफिसमा आउनुपर्ने अवस्था भए पनि कामदारहरू अफिसमा आउने समय फरक-फरक बनाउने वा साइकलबाट कार्यस्थलमा आउने
- आराम गर्ने कोठा, लुगा फेर्ने कोठा, चुरोट पिउने कोठामा पनि सङ्क्रमण रोकथाम उपायहरू पूर्ण रूपले पालना गर्ने

【प्रदर्शनी (इभेन्ट)】

इभेन्ट

मान्छेको अधिकतम संख्या  
10,000 जना

निरन्तर अगस्ट 29 तारिखसम्म

【अन्त्यमा】

भ्याक्सिनको सन्दर्भमा, लगभग 70% 65 वर्ष वा सोभन्दा बढीको वृद्धवृद्धाहरूलाई दोस्रो पटकको भ्याक्सिन लगाइसकेको छ र जुलाईमा नयाँ संक्रमित वृद्धवृद्धाहरूको संख्या तथा अस्पताल भर्ना गरिएको व्यक्तिको संख्या, दुबै जुनको तुलनामा उल्लेखनीय रूपमा कम भएको जस्ता एक निश्चित स्तरको फाइदाहरू देखिरहेको पाइएको छ। हामी यसपछि पनि सहज ढंगमा भ्याक्सिन लगाउन सकिने गरी नगरपालिका र गाउँपालिकालाई सहयोग गर्दै जानेछौं।

## विमानस्थल आदिमा PCR जाँच

1 दिनमा अधिकतम  
1000 जना

फुकुओका विमानस्थल	जुलाई 28 तारिख~
किताक्यूस्यू विमानस्थल	जुलाई 30 तारिख~
कोकुरा स्टेसन	अगस्ट 2 तारिख~
हाकाता स्टेसन	अगस्ट 4 तारिख~

संकटकाल

घोषणा गरिएका क्षेत्र र तीव्र गतिमा संक्रमण फैलिरहेको इलाकाको रूपमा निर्दिष्ट संक्रमण नियन्त्रण उपायहरू अपनाइएका क्षेत्रमा आवतजावत नगरीकन नहुने अवस्था आएको व्यक्तिहरूको लागि विमानस्थल र मुख्य स्टेसनहरूमा 1 दिनमा अधिकतम 1,000 जना जतिको निःशुल्क PCR जाँच गरिन्छ।

सम्पूर्ण जिल्लावासी तथा व्यापारव्यवसाय सञ्चालकहरूलाई असुविधा र कठिनाई हुन गएको कुरा हामीले बुझेका छौं तर कृपया यसपछि पनि यी कुराहरूलाई बुझेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं। सबै मिलेर संक्रमणलाई नियन्त्रण गरौं।